

DOI: <https://doi.org/10.3126/spandan.v13i2.76070>

भाषामा लिपिको विकास र प्रयोग

डा. ओमप्रकाश आचार्य

त्रिभुवन विश्वविद्यालय

omacharya3851@gmail.com

<https://orcid.org/0009-0000-4362-5156>

लेखसार

भाषा विचार विनिमयको साधन, संचारको माध्यम र अभिव्यक्तिको आधार हो । भाषा हरेक प्राणीको हुन्छ । मानव भाषा मानवको विकाससँगै विकसित भएको हो । अभिव्यक्तिको पहिलो आधार कथ्य माध्यम हो । मानव भाषामा कथ्य माध्यमको पर्याप्त विकास भए पश्चात लेख्य माध्यमको थालनी भएको हो । भाषाको लेख्य रूप लिपिमा निहित हुन्छ । भाषामा लिपि भन्नाले के बुझिन्छ ? भाषामा लिपिको विकास कसरी हुँदै आएको छ ? जस्ता प्रश्न एवम् समस्यामा केन्द्रित भएर भाषामा लिपिको स्थान उल्लेख गर्नु, भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य हो । भाषाको लेख्य माध्यम चिन्हक लिपिको विकास र प्रयोगमा सीमित यस अनुसन्धानात्मक लेखको अध्ययन विधि पुस्तकालयीय हो । लिपिका सन्दर्भ लेख्य चिन्हको प्रारम्भ चित्रहरूबाट भएको र चित्रमय संकेताक्षरका माध्यमबाट लिपिको विकास भएको पाइन्छ । मिस्रेली लेखन व्यवस्था, खरोष्ठी लिपि, ब्राह्मी लिपि, देवनागरी लिपि भाषामा देखिएका लिपि हुन् । वर्तमान अवस्थामा देवनागरी लिपि नेपाली, हिन्दी लगायत नेपाल भारतका धेरै भाषामा प्रयोग हुने गर्दछ । देवनागरी लिपि एकहजार वर्षदेखि प्रयोग प्रचलनमा रहेको छ । यो लिपि वर्णनात्मक वायाँबाट दायाँतिर अक्षरमा डिको दिएर लेखिने स्वरवर्ण र व्यञ्जनवर्णको व्यवस्था भएको छ । प्रस्तुत लेखका माध्यमबाट भाषामा प्रयोग हुने लिपिको विकास र प्रयोग अवस्थाका सम्बन्धमा यथेष्ट जानकारी प्राप्त हुनेछ । यस लेखले अध्ययन, अनुसन्धान गर्ने अध्ययनकर्मी, अनुसन्धान लाभान्वित हुने विश्वास रहेको छ ।

मुख्य शब्दावली : मिस्रेली, लेखन व्यवस्था, खरोष्ठी लिपि, ब्राह्मी लिपि, देवनागरीलिपि ।

अध्ययनको पृष्ठभूमि

भाषा अभिव्यक्तिको माध्यम लेख्य पनि हो । यही लेख्य माध्यम लिपिमा आधारित हुन्छ । वाणीका माध्यमद्वारा अभिव्यक्त मौखिक भाषालाई लेख्य रूपमा सम्प्रेषण गर्न लिपि (चिन्हक) को आवश्यकता पर्दछ । भाषा अभिव्यक्तिको माध्यम विचार विनिमयको साधन हो । सामान्यतया अभिव्यक्तिका माध्यम मौखिक र लिखित हुने गर्दछन् । वाणीका माध्यमद्वारा व्यक्त मौखिक भाषा कानद्वारा ग्रहण गरिन्छ, अनिमात्र भाषालाई लिपिबद्ध गरिन्छ, जसले गर्दा

त्यो आँखाद्वारा ग्रहणयोग्य हुन्छ । लिपिलाई भाषिक सम्प्रेषणको स्थायी माध्यम मान्न सकिन्छ, (अधिकारी , २०५६ : १३२) । भाषा र लिपिकावीच अभिन्न सम्बन्ध रहेको छ । भाषा र लिपिमा ध्वनि संकेतको व्यवहार पाइन्छ । यी दुबै मानव मनको अभिव्यक्तिका साधन हुन् । वाणीको अभावमा लिखित लिपिको माध्यमद्वारा भाषिक सम्प्रेषण हुनजान्छ । भाषा ध्वनिप्रतीकको व्यवस्था हो भने लिपि लिखित चिन्हहरुको संरचना हो (भण्डारी , २०५४ : ७३) । रेखाङ्कनका आधारमा लिपिको प्रचलन भाषाको उद्भवसँगै भएको हो । संसारमा बोलिने कतिपय भाषामा लिपिको विकास हुनसकेको छैन । लिपिको प्रयोगका आधारमा प्रयोग गरिएको भाषाले कुनैकालखण्डमा लेखिएको ग्रन्थ हजारौं वर्षसम्म सुरक्षित रहन जान्छ । लिपिले गर्दा नै हजारौं वर्ष पहिलेको मानव इतिहास अहिले अध्ययनको विषय बन्न सकेको छ, (घिमिरे , २०६४ : १६७) । भाषालाई दीर्घजीवी बनाउन, अभिव्यक्तिलाई सुरक्षित राख्न, दस्तावेज बनाउन, अभिव्यक्तिको प्रमाणिक अभिलेख तयार पार्न लिपिको आवश्यकता पर्दछ । लिपि लेखन पद्धतिको त्यो व्यवस्था हो जसको माध्यमद्वारा भाषालाई स्थायीत्व दिन सकिन्छ र मानव मुखबाट व्यक्त वाणीलाई युगयुगान्तर सम्म सुरक्षित राख्न सकिन्छ, (भण्डारी , २०५४ : ७३) । भाषामा लिपिको प्रयोग र विकास हुँदै गयौ भने भाषिक समृद्धि व्यापकता प्राप्त हुनजान्छ ।

समस्या कथन

भाषामा लिपि भन्नाले के बुझिन्छ ? लिपिको विकास कसरी हुँदै आएको छ ? प्रचलित लिपिहरु के के हुन् ? जस्ता अनुसन्धानात्मक प्रश्नहरु नै अध्ययनका समस्या हुन् ।

उद्देश्य कथन

यस अनुसन्धानात्मक लेखको मुख्य उद्देश्य भाषामा लिपिको विकास स्थिति पहिल्याउनु हो । भाषामा लिपिको स्थान उल्लेख गर्नु, भाषामा लिपिको विकास अवस्थाको व्याख्या गर्नु, प्रचलित लिपिका विशेषता उल्लेख गर्नु यस लेखका विशिष्ट उद्देश्य हुन् ।

अध्ययनको क्षेत्र/सीमा

भाषा, भाषामा लिपिको विकास र यसको प्रयोग प्रचलित लिपिको व्याख्या विश्लेषण यसलेखको क्षेत्र/सीमा रहेको छ । लिपिको उत्पत्ति, मिस्रेली लेखन व्यवस्था, खरोष्ठी लिपि, ब्राह्मी लिपि, देवनागरी लिपिमा सीमित रहेर यस लेखमा अध्ययन गरिएको छ ।

अध्ययनको औचित्य/महत्त्व

मानव भाषा मानवका लागि संचारको साधन हो । कथ्य भाषा स्थिर स्थायित्व हुँदैन । कथ्य भाषालाई लेख्य रूपमा ल्याउन लिपिको आवश्यकता पर्दछ । लेख्य भाषा, भाषामा लिपिको उत्पत्ति, यसको विकास र विभाजन प्रक्रियाका सम्बन्धमा यस लेखले अन्वेषणात्मक प्रस्तुति गरेकाले भाषामा लिपिको विकास र प्रयोगावस्थाका बारेमा ज्ञान प्राप्त हुनजान्छ, तसर्थ यस लेखको औचित्य /महत्त्व अत्यधिक छ ।

अध्ययन विधि

यस लेखमा गुणात्मक ढाँचा अवलम्बन गरिएको छ । पुस्तकालयीय विधिका माध्यमबाट अध्ययन गरिएको यस लेखमा वर्णनात्मक र विश्लेषणात्मक प्रक्रियाबाट व्याख्या विश्लेषण गरिएको छ ।

व्याख्या विश्लेषण

यस लेखमा भाषा , भाषामा लिपिको उत्पत्ति , मिस्रेली लेख्य व्यवस्था , खरोष्ठी लिपि , देवनागरी लिपि र लिपिमा रहेका विशेषताहरूका सम्बन्धमा गहन अध्ययन गरिएको छ ।

लिपिको उत्पत्ति/विकास

भाषामा लिपिको उत्पत्ति कहिलेदेखि भयो र यसको विकास कसरी हुँदै आएको छ भन्ने विषयमा विद्वानहरूबीच मतमतान्तर देखिन्छ । प्रयोग प्रचलनका रूपमा लिपिको उत्पत्ति भाषाको उद्भव सँगसँगै प्रारम्भ भएको देखिन्छ । मानव सभ्यताको विकास सँगै संसारमा अनेकौं नयाँ कुराहरूको विकास हुँदै आयो । मानव जातिले आफ्ना मनका भाव वा विचारलाई सुरक्षित गर्ने एउटा सशक्त माध्यमका रूपमा लिपिको आविष्कार गरेको हो । भाषामा सर्वप्रथम चित्रमय संकेताक्षरको प्रयोग सुमेरु सभ्यताका निर्माताहरूले गरेको पाइन्छ यस लिपिलाई कीलाक्षर वा वाणाक्षर भनिन्छ (घिमिरे , २०६४ : १६८) । चित्रमय संकेताक्षरको प्रयोग सँगै सुमेरु सभ्यताका निर्माताहरूले इसापूर्व ३-४ वर्ष पहिलेदेखि भाषामा लिपिको प्रयोग गर्न थालेको पाइन्छ । गिलो माटोमा तिखा किलाले अंकन गरी लेख्ने गरिन्थ्यो । सुमेरियामा हजारौं संख्यामा कीलाक्षरमा लेखिएका माटाका अभिलेखहरू छन् । विश्वप्रसिद्ध महाकाव्य गिलगिलामेश कीलाक्षरमा लेखिएको छ । सेमेटिक अरबहरूले स्वीकार गरेको मिस्रेली अक्षरात्मक लिपि हो । यसैबाट फोनेसियन , आरामायिक लिपिको समेत विकास भयो । वैदिक आर्य र खसहरूका साथ लिपिको प्रयोग भारत वर्षमा हुन गयो । प्राचीन भारत वर्षमा धेरै प्रकारका लिपिहरु प्रचलित रहे जैन ग्रन्थमा १८ र बौद्धग्रन्थमा ६४ , लिलितविस्तार नामक बौद्धग्रन्थमा ब्राह्मी , खरोष्ठी , दरद , खास्य लिपिको चर्चा गरिएको छ । अहिलेसम्म ब्राह्मी , खरोष्ठी लिपि अस्तित्वमा नै छन् । वाक्ध्वनिलाई प्रतिनिधित्व गर्ने विभिन्न लेख्यव्यवस्थाहरू विकसित भएका छन् । प्रयुक्त लेख्यव्यवस्थालाई भाषिक समुदायले ग्रहण गरेअनुरूप अनुकूलतामा लेखन व्यवस्थालाई सरल बनाउँदै लगिएको हुन्छ । यस सिलसिलामा लिपिले चित्रलिपि , सूत्रलिपि , प्रतीकात्मकलिपि , भावमूलकलिपि , चिनियाँलिपि जस्ता सोपानहरू पारगर्दै आएको छ । मिस्रेली लेख्यव्यवस्थाको विकास , खरोष्ठी लिपि , ब्राह्मी लिपि र देवनागरी लिपिका सम्बन्धमा यसप्रकार अध्ययन गरिएको छ ।

मिस्रेली लेखन व्यवस्था

मिस्रेली लेखन व्यवस्थाका लगभग पाँचसय प्रतीकचिन्ह हायरोग्लाफ नामले चिनिन्छन् । इ. पू. चौथो सहस्राब्दीको उत्तरार्धदेखिका सामग्री उपलब्ध छन् । यसमा विचारभन्दा शब्दलाई प्रतिनिधित्व गर्ने भएकाले चित्राक्षर र भावाक्षर नभनी संकेताक्षर भनिएको छ । मिस्रेली लेखन व्यवस्था प्रारम्भमा चित्रलिपि र त्यसपछि भाव हुँदै अक्षरात्मक बन्न पुगेको देखिन्छ (घिमिरे , २०६४ : १७०) । यस लिपिमा व्यञ्जनको व्यवस्था रहेको र स्वर नभएको देखिन्छ । यस लिपिमा एउटै चिन्हबाट एकभन्दा बढी ध्वनिको प्रतिनिधित्व हुने

गर्दछ । यो लिपि सामान्यतया दायाँबाट वायाँतर्फ लेखिन्थ्यो मिस्रेली लेख्यव्यवस्थाको एउटा हाँगो ग्रिसेली मान्ने गरिन्छ । मिस्रेली चित्राक्षर र पश्चिमेली सामेली हुँदै विकसित फोनेसियनका बीचको सम्बन्ध नजिकको देखिन्छ । पश्चिमी सामेलीबाट आरामाइक , सिरियाली र अरबी लिपि विकास भएको छ ।

खरोष्ठी लिपि

खरोष्ठी संस्कृतको स्वर हो । तर कतिपयले गधाको ओठजस्तै अक्षर भएकाले खरोष्ठी भनिएको एकाथरिको भनाइछ । संस्कृतमा काशघरलाई खरोष्ठ प्रदेशपनि भनिन्छ । त्यसप्रदेशमा प्रचलित लिपि खरोष्ठी हो । शक कुषाण राजाहरुका शिलालेख र मुद्राहरुमा तथा मध्य एसियामा पाइएका धार्मिक ग्रन्थहरुमा खरोष्ठी लिपि प्रयोग भएको देखिन्छ (घिमिरे २०६४ : १७१) । मिस्रेली अक्षरात्मक लिपिबाट फोनेसियन , आरामाइक हुँदै खरोष्ठी लिपि विकसित भएको देखिन्छ । पश्चिमोत्तर भारतमा इसापूर्व चौथो शताब्दीदेखि इसाको तेस्रो शताब्दीसम्म सातसय वर्षको अवधिमा यो लिपि प्रयोगमा आएको हो । यो लिपि इरानबाट भारतमा प्रवेश गरेको पाइन्छ । इरानी सम्राट कुरुष (५८८-५३० इ.पू.) ले काबुल गान्धर लगायत सिन्धु नदी पश्चिमको पुरै भूभाग विजय गरेका थिए । प्रतापी मौर्य सम्राटहरु चन्द्रगुप्त (३२४ -३०० इ.पू.) र अशोक (२७३ -२२६ इ.पू.) का शासनकालमा भारतीय साम्राज्यको बुलचिस्तान र अफगानिस्तान भन्दा पश्चिम पर्सिया इरानसँग जोडिन पुगेको थियो । यी दुबै ऐतिहासिक घटनाक्रमले सांस्कृतिक अन्तरक्रियाका सन्दर्भमा खरोष्ठी लिपिको प्रभाव पश्चिमोत्तर भारतमा पर्न गयो (अधिकारी , २०५६ : १३३) । बौद्ध धर्मको प्रचारका क्रममा स्थानीय भाषामा धार्मिक उपदेश अंकन गरिएका शिला स्तम्भहरु स्थापना गर्न लगाइएको थियो । यस्ता स्तम्भ लेखहरु खरोष्ठी लिपिमा अंकित भएका छन् । खस प्रदेशमाथि सम्राट अशोकको अधिकार थियो । वाल्हीक प्रदेश खसप्रदेशमा छँदा खसहरु खरोष्ठी लिपिको प्रयोग गर्दथे । उनीहरुको मातृभाषा वाल्हीक थियो । ऐतिहासिकतासँगै सांस्कृतिक अन्तरक्रियाका सन्दर्भमा खरोष्ठी लिपिको प्रभाव पश्चिमोत्तर भारतमा पर्न गएको छ । सम्राट अशोकले स्थापना गरेको शाहबाज र खानसेराका शिला स्तम्भहरुमा खरोष्ठी लिपि कै प्रयोग भएको छ । खरोष्ठी लिपिमा पाइएको मूलभूत विशेषताहरु यसप्रकार छन् :

- यो लिपि बायाँबाट दायाँतर्फ लेखिन्थ्यो ।
- यसमा ३७ वर्ण थिए ।
- यसमा ह्लस्व र दीर्घ भेद थिएन ।
- यसमा संयुक्ताक्षर पनि थिएन।

ब्राह्मी लिपि

वार्गीश्वरी अर्थात् वाणीकी देवी सरस्वती नै ब्राह्मी हुन् । यसलिपिलाई विद्याको माध्यम मानेर सरस्वतीको पर्यायवाची ब्राह्मी नामले बुझिन्छ । मिस्रेली अक्षरात्मक लिपिबाट फानेसियन, आरामाइक हुँदै विकसित भएको परम्पराका आधारमा भारतीय आर्यले विकसित गरेको लिपि हो । मिस्रेली लिपि विकासको परम्परा नै ब्राह्मी लिपिको उत्पत्ति भएको (घिमिरे, २०६४ : १७१) । भारतमा ब्राह्मीको प्रचलन पाँचौं शताब्दी इ. पू. ३५०

सम्म प्रयोग भएको देखिन्छ । ब्राह्मी लिपि भारतमा प्राप्त लिपिहरु मध्ये सर्वाधिक प्राचीन लिपि मानिन्छ (भण्डारी , २०६४ : ७६) । नेपालमा समेत पिपरहवा र लुम्बिनीका स्तम्भ लेखमा यसका नमुना अंकित देखिन्छन् । विद्वानहरुका अनुसार आर्यहरुले कुनै प्राचीन चित्रलिपिका आधारमा यो लिपि विकास गरेका हुन् । पर्याप्त ध्वनि संकेत , वैज्ञानिक ध्वन्यात्मकता , संयुक्तक्षर , मूलस्वर , संयुक्तस्वर र व्यञ्जनवर्ण आदिले स्थाननिर्धारण , मात्रात्मकताको प्रयोग हुने ब्राह्मी लिपि भाषामा लिपि विकासको एक चरण हो । यस लिपिमा पाइने विशेषताहरु यसप्रकार छन् :

- यो लिपि बायाँबाट दायाँतर्फ लेखिन्छ ।
- स्वरवर्णलाई व्यञ्जनवर्णसँग मात्रा बनाइ जोडिन्छ ।
- संयुक्तक्षरको व्यवस्था छ ।
- ध्वनिसंकेतहरु छन् ।
- वर्णसंख्या ६४ रहेका छन् ।

ब्राह्मी देखि देवनागरी सम्मको समय निर्धारणका क्रममा लिपिको विकास निम्नानुसार भएको देखिन्छ :

ब्राह्मी लिपि : इसापूर्व पाँचौं शताब्दीदेखि इसाको चौथो शताब्दी सम्मको समयावधि ।

गुप्त लिपि : पूर्व लिच्छवि लिपि ।

कुटिल लिपि : यस लिपिलाई उत्तर लिच्छवी लिपि भनिन्छ । यसको समयावधि नवौदेखि एघारौं शताब्दी सम्म ।

सिंजाली लिपि : एघारौदेखि पन्थौं शताब्दी सम्मको समयावधिमा खस अधिराज्यमा प्रचलित लिपि ।

देवनागरी लिपि : पन्थौं शताब्दीपछिको समयावधिमा प्रचलित लिपि ।

देवनागरी लिपि

नागरी लिपि कै आधुनिक नाम देवनागरी हो । गुजरातका नागर ब्राह्मणले प्रयागमा ल्याएका , नगरमा प्रयोग भएको , ललितविस्तारमा उल्लिखित नाग लिपि , तान्त्रिक चिन्ह प्रतीक भएको लिपि देवनागरी लिपि हो । देवनागरी लिपि नेपाली, हिन्दी लगायत नेपाल भारतका धेरै भाषाका लागि प्रयोग हुन्छ (घिमिरे , २०६४ : १७३) । एकहजार वर्षयता यो लिपि प्रयोग प्रचलित रहेको छ । नागरी अर्थात सिंजालीलाई देवनागरी भनिन्छ । नगरहरुमा विकसित भएको पवित्र लिपि मानेर यसलाई देवनागरी भनिएको हो । दक्षिणी भारतमा यस लिपिलाई नन्दनालिपि भनिन्थ्यो (भण्डारी , २०५४ : ७८) । ब्राह्मी लिपिको उत्तरी शैलीबाट यसलिपिको विकास भएको हो । नेपालमा यसलाई राष्ट्रभाषा नेपालीको आधिकारिक लिपिको रूपमा संवैधानिक मान्यता मिलेको छ । भारतमा पनि सरकारी भाषा हिन्दी र नेपालीको स्वीकृत लिपि देवनागरी नै रहेको छ । भारतमा प्रचलित गुजराती , मैथिली , कैथी , राजस्थानी , महाराष्ट्रीय र वंगाली लिपिहरु प्राचीन देवनागरीबाटै विकसित

भएका हुन् । संस्कृत लिपि पनि देवनागरीमा नै रहिआएको छ । देवनागरी लिपिका विशेषताहरु यसप्रकार छन् :

- यस लिपिमा डिको दिने प्रचलन छ ।
- यसलाई बायाँतिरबाट दायाँतिर लेखिन्छ ।
- यो लिपि वर्णनात्मक लेखमा आधारित छ ।
- यस लिपिमा स्वरवर्ण र व्यञ्जनवर्णहरु छन् ।
- प्रत्येक वर्णमा स्वरवर्ण रहेका हुन्छन् ।
- यस लिपिमा सबै वर्ण समान खालका छन् ।
- यो लिपि संयुक्ताक्षर र मात्राका कारण मुद्रण र टंकन कार्यमा अप्ल्यारो छ ।

निष्कर्ष

मानव भाषाको प्रयोग व्यवहार सँगै लिपिको सुरुवात भएको हो । भाषाको विकास सँगै आधुनिक युगका अधिकांश लिपिहरुको विकास मिसेली परम्पराबाट भएको हो । वैदिक आर्य र पछि खसहरुका साथ लागेर उक्त लिपि भारत वर्षमा प्रवेश गरेको र ललित विस्तार नामक बौद्धग्रन्थमा खरोष्ठी , ब्राह्मी , दरद र खास्य लिपि प्रयोगमा आएका हुन् । यिनै लिपि बहुचर्चित रहेका छन् । नेपाली भाषामा लेखिने देवनागरी लिपि पनि यसै आधारमा विकसित हुँदै आइरहेको छ । यस क्रममा ब्राह्मी , गुप्त , कुटिल सिँजाली लिपि हुँदै पन्थै शताब्दीपछि हालको देवनागरी लिपि विकसित भएको हो । खस अधिराज्यमा नागरी अर्थात सिँजाली लिपिको प्रयोग गरिन्थ्यो , त्यसैको विकसित रूप देवनागरी लिपि हुनपुगेको छ । भाषामा लिपि लेख्य रूपमा उतार्ने चिन्हक हो । हरेक चिन्हकमा संरचनात्मक भिन्नता रहने गर्दछ । यही भिन्नताका आधारमा भाषागत लिपिका आ आफ्नै विशेषता छन् ।

सन्दर्भ सामग्री

अधिकारी, सूर्यमणि (२०५६) , नेपाली भाषाको इतिहास, काठमाडौँ : भुँडीपुराण प्रकाशन ।
 गौतम , देवीप्रसाद (२०४९) , नेपाली भाषा परिचय , काठमाडौँ : साभा प्रकाशन ।
 घिमिरे , वासुदेव (२०६४) , ऐतिहासिक भाषाविज्ञान, काठमाडौँ : अस्मिता प्रकाशन ।
 तिवारी , भोलानाथ (१९९१) , भाषाविज्ञान , इलाहावाद : कविता महल ।
 बन्धु , चूडामणि (२०५२) नेपाली भाषाको उत्पत्ति , काठमाडौँ : साभा प्रकाशन ।
 भण्डारी, पारसमणि (२०५४) , प्रायोगिक भाषाविज्ञानका केही पक्ष , काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
 यात्री , पूर्णप्रकाश (२०५३) , नेपाली भाषाको ऐतिहासिक मिमांसा , काठमाडौँ : एकता प्रकाशन ।

Crystal , D. (1987) *The Cambridge Encyclopedia of Language* , Cambridge : University Press .

Yule , George (1996) *The Study of Language* , Cambridge : University Press.